

धितोपत्र दर्ता तथा निष्काशन नियमावली

(२०७३ को अनुसूची १४ नियम २६ को उप नियम (१) संग सम्बन्धीत) आ.व. २०८१/८२ को चौथो त्रैमासिक प्रतिवेदन

१) वित्तीय विवरण

क) त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धि विवरण यसै साथ प्रकाशित गरिएको छ ।

ख) प्रमुख वित्तीय अनुपात सम्बन्धी विवरण:

समिक्षा अवधिको अन्तसम्ममा यस विकास बैंकको वित्तीय अनुपातहरु तपशील वमोजिम रहेका छन् ।

प्रति शेयर आम्दानी (वार्षिक)	मुल्य आम्दानी अनुपात	प्रति शेयर नेटवर्थ	प्रतिशेयर कुल सम्पत्तिको मुल्य	तरलता अनुपात
२१.१५	४०.९९	८६.७०	१,१४५.३२	४३.७२%

२) व्यवस्थापकीय विश्लेषण

बैंकको सवलता मापन गर्ने विभिन्न परिसूचकहरु जस्तै: निष्कृत्य कर्जा अनुपात, प्रति शेयर आम्दानी, खुद नाफा, कर्जा, निक्षेप, तरलता, कर्जा निक्षेप

क) अनुपातहरु सन्तोषप्रद रहेका छन् । निष्कृत्य कर्जाहरुमा भएको उल्लेख्य असूलीको कारणले गत आ.व. भन्दा निष्कृत्य कर्जाको अनुपात र पुजीकोष अनुपातमा सुधार देखिएको छ । हालको विषम परिस्थितिमा पनि निष्कृत्य कर्जा उल्लेख्य रुपमा घटेको बैंकले ठुलो उपलब्धीको रुपमा लिएको छ ।

३) कानूनी कारवाही सम्बन्धी विवरण

क) विकास बैंकको सामान्य व्यवसायिक कारोवारको सिलसिलामा कर्जा असूलीसंग सम्बन्धित मुद्दा बाहेक समीक्षा अवधिमा विकास बैंकलाई कानूनी कारवाही सम्बन्धि कुनै मुद्दा दायर भएको जानकारी प्राप्त नभएको ।

ख) यस विकास बैंकका संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको जानकारी प्राप्त नभएको ।

ग) समीक्षा अवधिमा कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको जानकारी प्राप्त नभएको ।

४) संस्थाको शेयर कारोवार सम्बन्धी विवरण :

धितोपत्र बजारमा शेयरको खरिद बिक्री कार्य स्वतन्त्र रुपले हुने गर्दछ । बैंक व्यवस्थापनको तर्फबाट नियमनकारी निकायको निर्देशन वमोजिम शेयर मूल्यमा असर पार्ने सुचना तत्कालै पेश गर्ने गरिएको छ । यस विकास बैंकको आ.व. २०८१/०८२ को चौथो त्रैमासिक अवधिको शेयर कारोवारको विवरण यस प्रकार रहेको छ । (स्रोत: www.nepalstock.com)

अधिकतम मुल्य	न्युनतम मुल्य	अन्तिम मुल्य	कारोवार संख्या	कारोवार दिन
१,१५८.७०	६८१	८६६.७०	५०,०२९	६३

५) समस्या र चुनौतीहरु :

- १) विश्व अर्थतन्त्रमा परेको दुरगामी असरहरु लगायतले समग्र आर्थिक क्षेत्रलाई पार्ने प्रतिकूल प्रभावबाट सिर्जना हुन सक्ने चुनौती तथा समस्याहरु ।
- २) देशको अर्थतन्त्रमा देखिएको शिथिलताको कारणले कर्जाको मागमा भएको कमीको कारणले बैंकिंग व्यवसायमा परेको असरहरु ।
- ३) ठुला बैंक तथा वित्तीय संस्थाको न्युन कोष लागतको कारणले कर्जा प्रवाहमा चर्को प्रतिस्पर्धाले पारेको असरहरु ।
- ४) उत्पादनशील क्षेत्र (Productive Sector) तथा प्राथमिकता प्राप्त क्षेत्र (Priority Sector) मा ठोस रुपमा हुन नसकेको लगानी वृद्धिका कारण देशको अर्थतन्त्रमा पर्ने सक्ने दुरगामी असरहरुले निम्त्याउने चुनौतीहरु ।
- ५) दक्ष तथा प्रतिस्पर्धी कर्मचारीहरुको अभावबाट हुनसक्ने संचालन लगायतका जोखिमहरु ।
- ६) संचालन तथा जोखिम न्यूनिकरणका लागि लागत खर्चमा भएको वृद्धि, बैंकिङ क्षेत्रको वृद्धो प्रतिस्पर्धा आदिका कारण मार्जिन दर खुम्चिन गई मुनाफामा हुन सक्ने असर ।
- ७) व्याज आम्दानी बाहेक अन्य आम्दानीको भरपरो स्रोत नभएकोले मुनाफामा हुनसक्ने असर ।

६) संस्थागत सुशासन

संस्थागत सुशासन सम्बन्धि नेपाल राष्ट्र बैंक लगायत सम्बन्धित नियमनकारी निकायहरुबाट प्राप्त मार्ग निर्देशनहरु यस बैंकले उच्च प्राथमिकताका साथ पालना गर्दै आएको छ । बैंकको सुशासन अभिवृद्धि एवं संस्थाले गर्ने कार्यहरु पारदर्शी एवं नियम संगत रुपले सम्पादन गर्नका लागि संचालक समिति, लेखापरिक्षण समिति, जोखिम व्यवस्थापन समिति, ALCOहरु क्रियाशील रहेका छन् । बैंकको कारोवारलाई व्यवस्थित गर्न आवश्यक आन्तरिक नीति तथा निर्देशनहरु तर्जुमा गरी लागू गरिएको छ । विगतमा रहेका नीतिनियम, विनियमावली, प्रोडक्ट पेपरहरुलाई अद्यावधिक गरि लागू गर्ने कार्य गरिएको छ ।

७) सत्य, तथ्यता सम्बन्धमा प्रमुख कार्यकारी अधिकृतको उद्घोषण

यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु कि मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरुलाई सुसूचित गरी निर्णय लिनकालागि आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाइएको छैन ।

नोट: सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ५ को उपदफा (३) वमोजिमको विवरण यस विकास बैंकको आधिकारिक वेबसाइट : www.sindhubank.com.np मा राखिएको छ ।